

## ध्येय

हाम्रो ध्येय एसियाली अमेरिकन र प्रशान्त टापुबासी (AAPI) विद्यार्थीहरूलाई उनीहरूको भविष्यको सफलता र थप जीवन्त अमेरिकाका लागि धरातलको रूपमा रहन उच्च शिक्षामा पहुँच बढाउन स्रोत उपलब्ध गराइ उनीहरूको जीवन फरक बनाउनु हो ।

## दूरदृष्टि

हाम्रो दूरदृष्टि सबै AAPI हरूलाई उनीहरूको जात, मूल राष्ट्रियता र वित्तीय साधनको ख्याल नराखी शैक्षिक, व्यक्तिगत र व्यवसायिक सफलतामा मलजल गर्ने उच्च शिक्षामा स्रोत र पहुँच भएको देख्नु हो ।

## हाम्रो प्रभाव

- APIASF AAPI हरूका लागि कलेज छात्रवृत्ति प्रदान गर्ने देशको सबैभन्दा ठूलो गैरनाफामूलक प्रदायक हो ।
- अहिलेसम्म APIASF ले देशमा र प्रशान्त टापुहरूमा AAPI \$100 मिलियन छात्रवृत्ति उपलब्ध गराएको छ ।
- APIASF विद्वानहरूको पहिलो तीन समूहका 80% भन्दा धेरै कलेज ग्याजुएट भइसकेका छन् ।

## सम्पर्क:

[outreach@apiasf.org](mailto:outreach@apiasf.org)

1.866.274.4677 ext. 104

[www.apiasf.org](http://www.apiasf.org)



APIASF



@apiasf



apiasfrepresent



APIASF® Today's Minds,  
Tomorrow's Future®  
Asian & Pacific Islander American Scholarship Fund

APIASF® Today's Minds,  
Tomorrow's Future®  
Asian & Pacific Islander American Scholarship Fund

एसिया प्रशान्त टापु  
अमेरिकन छात्रवृत्ति कोष  
(APIASF)

छात्रवृत्ति निवेदन

जानकारी



जोश मुलिभाइ

2014-2015 APIASF छात्र



निकोल यामास

2009-2010 APIASF छात्रा

## APIASF सामान्य छात्रवृत्ति

APIASF सामान्य छात्रवृत्ति युएस सम्बद्ध कलेज वा विश्वविद्यालयमा भर्ना हुन लागेका वा हालै भर्ना भइसकेका डिग्री लिइरहेको, अन्डरग्र्याजुएट एसियन अमेरिकन र प्रशान्त टापुबासी (AAPI) विद्यार्थीका लागि खुला छ ।

APIASF ले सिमान्तकृत AAPI विद्यार्थीहरूका लागि छात्रवृत्ति उपलब्ध गराउँछ जसमा यिनीहरूमा विशेष केन्द्र रहन्छ:

- गरिवी रेखामा वा सोभन्दा तल रहेका, वा निम्न सामाजिक तथा आर्थिक अवस्थामा रहेका;
- उनीहरूको परिवारमा कलेजमा भर्ना हुने पहिलो;
- AAPI समुदायको विविधता प्रतिनिधित्व गर्नेहरू, भौगोलिक र जातीय रूपमा, विशेषगरी ती जातीयता सिमित पहुँच र अवसरका कारण कलेज क्याम्पसहरूमा न्यून प्रतिनिधित्व भएका छन्; र
- सामुदायिक सेवा र नेतृत्वका साथै ठोस शैक्षिक उपलब्धीमा कडा जोड दिएको ।

## न्यूनतम योग्यता

- युएस जनगणनाले परिभाषित गरेअनुसार एसियन अमेरिकन र/वा प्रशान्त टापुबासी जातीय ।
- संयुक्त राज्यको नागरिक, राष्ट्रियता वा कानूनी स्थायी बासिन्दा । रिपब्लिक अफ मार्शल आइल्याण्ड्स, फेडरेटेड स्टेट्स अफ माइक्रोनेसिया, र रिपब्लिक अफ पलाउका नागरिकहरू पनि निवेदन हाल्न योग्य मानिनेछन् ।
- युएस सम्बन्धन प्राप्त कलेज वा विश्वविद्यालयमा फलमा अन्डरग्र्याजुएट विद्यार्थीको रूपमा भर्ना भएको ।
- 4.0 स्केल (अनवेटेड) मा न्यूनतम कूल जीपीए 2.7 भएको वा जीडी प्राप्त गरेको ।
- FAFSA को प्रयोग गरी संघीय वित्तीय सहायताका लागि निवेदन दिनुपर्ने ।

थप योग्यता जानकारीका लागि, [www.apiasf.org/scholarship\\_apiasf.html](http://www.apiasf.org/scholarship_apiasf.html) मा जानुहोस् ।

## निवेदन प्रक्रिया

हरेक विद्यार्थीका लागि भरिएको निवेदन पेश गर्नुपर्छ । दुई तत्वहरू यी हुन् :

- अनलाईन विद्यार्थी निवेदन (तीन निबन्ध प्रश्नसहित)
- अनलाईन सिफारिस पत्रहरू

अनलाईन एप्लिकेसन यहाँ पाउन सकिन्छ:

<https://secure.apiasf.org>

## निवेदन उपायहरू

तपाईंको प्रक्रियाभर मस्तिष्कमा राख्नुपर्ने केही उपायहरू यहाँ छन्:

- तपाईंलाई राम्रोसँग चिनेको सिफारिसकर्ता छाड्नुहोस् ।
- तपाईंको कथा र तपाईंका लागि के महत्वपूर्ण छ भन्नुहोस् ।
- अन्तिम समयसम्म नपर्खनुहोस् ।
- स्रोतको रूपमा APIASF प्रयोग गर्नुहोस् । केही प्रश्न आएमा हामीलाई सम्पर्क गर्नुहोस् ।

## निवेदन समयरेखा

APIASF सामान्य छात्रवृत्ति निवेदन सेप्टेम्बरमा शुरू हुन्छ र जनवरीको शुरू अन्तिम समय हुन्छ । विस्तृत जानकारीका लागि, [www.apiasf.org](http://www.apiasf.org) मा जानुहोस् वा [outreach@apiasf.org](mailto:outreach@apiasf.org) मा सम्पर्क गर्नुहोस् ।